



नेपाल सरकार  
रक्षा मन्त्रालय  
सिंहदरबार, काठमाडौं

फोन नं: ४२११२८९  
फ्याक्स: ४२११२९४  
इमेल:- [info@mod.gov.np](mailto:info@mod.gov.np)  
वेबसाइट:- [www.mod.gov.np](http://www.mod.gov.np)

सूचनाको हक सम्बन्धी ऐन , २०६४ को दफा ५ (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण :

सूचना सार्वजनिक गर्ने निकायको नाम :रक्षा मन्त्रालय, सिंहदरबार ।

सूचना सार्वजनिक गरेको अवधि :

- २०७६ कात्तिकदेखि २०७६ पुषमसान्तसम्म ।

क.रक्षा मन्त्रालयको स्वरूप र प्रकृति :

- नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्द्धन, राज्यका निर्देशक सिद्धान्तहरूको अनु सरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ भनी नेपालको संविधानमा उल्लेख गरिएको छ । यिनै दायित्वहरूलाई पूरा गर्न संविधानले प्रदान गरेका अधिकारहरूको परिधिभित्र रही राज्यका निर्देशक सिद्धान्तहरूबाट निर्देशित भई रक्षा मन्त्रालयले आफ्ना कार्यहरू सम्पादन गर्दै आइरहेको छ ।

वि.सं. २००७ को परिवर्तन पश्चात् सेनासम्बन्धी कार्यको लागि छुट्टै प्रशासनिक संयन्त्रको आवश्यकता महसुस गरिएअनुसार सन् १९५० मा प्रधानमन्त्री मोहन शम्शेरका नेतृत्वमा रक्षा मन्त्रालयको स्थापना भएको हो । त्यतिबेला मुलुकको रक्षा र प्रतिरक्षासम्बन्धी विषयमा विभिन्न निकायहरूबीच समन्वय गर्ने प्रशासनिक संयन्त्रको रूपमा रक्षा मन्त्रालयको स्थापना भएतापनि मुलुकमा तीन दशकभन्दा लामो समयसम्म रहेको सक्रिय राजतन्त्रात्मक शासन व्यवस्थाको समयमा सेना सम्बन्धी मूलभूत कार्यहरू जंगी अड्डा तथा राजदरबारमा रहेको प्रमुख सैनिक सचिवालयको समन्वयमा हुने गर्दथ्यो । वि.सं. २०६ ५ मा मुलुकमा गणतन्त्रात्मक शासन व्यवस्थाको सूत्रपातसँगै रक्षा मन्त्रालयको भूमिका सशक्त हुन थालेको हो । हालका दिनमा रक्षा मन्त्रालयले मुलुकको राष्ट्रिय सुरक्षा, प्रतिरक्षा नीति तथा रणनीतिको तर्जुमा तथा कार्यान्वयनमा अहं भूमिका निर्वाह गर्नुका साथै नेपाली सेनाको प्रशासकीय नेतृत्वदायी संयन्त्रका रूपमा समेत विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।

सुरक्षा एक बहुआयामिक विषय भएकोले यसले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता, एकता तथा भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेटदछ । आन्तरिक र बाह्य

परिस्थितिको समयमै विश्लेषण गरी सुरक्षा नीति, परराष्ट्र नीति, अर्थ नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सुरक्षा नीतिका माध्यमबाट राष्ट्रिय सुरक्षा कायम गर्ने रक्षा मन्त्रालयको काम कारवाहीलाई समयको गतिसँगै प्रभावकारी ढंगबाट सम्पादन गर्दै जानुपर्ने खाँचो छ ।

मुलुकमा संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना पश्चात् सेनामाथि नागरिक नियन्त्रण , सेनाको आधुनिकीकरण र पुनर्संरचना , सेना-नागरिक सम्बन्ध जस्ता विषयहरूले शासकीय प्रणालीभित्र क्रमशः प्राथमिकता पाउँदै गइरहेका छन् । त्यसका अतिरिक्त राष्ट्रिय महत्त्वका विकास निर्माण कार्य र विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिकालाई क्रमशः बढाउँदै लगिएको छ । परिवर्तित सन्दर्भमा रक्षा मन्त्रालयको नेतृत्वदायी र समन्वयकारी भूमिकालाई समयको गतिसँगै थप सक्षम र सृदृढ बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ ।

वि.सं २०७२ साल आष्टिन ३ गते संविधान सभाबाट नयाँ संविधान जारी भई गत वर्ष मात्र तीनै तहको सरकारको निर्वाचन सम्पन्न भई मुलुकले राजनैतिक संक्रमण पार गरेको छ । यतिखेर सबै किसिमका राजनैतिक मुद्दाहरू सम्बोधन भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको छ । मुलुकको अबको एजेण्डा भनेको आर्थिक समृद्धि र सुशासन नै हो । "समृद्ध नेपाल र सुखी नेपाली "को अवधारणालाई व्यवहारमा उतार्न राज्यको अन्य क्षेत्रमा जस्तै रक्षा क्षेत्रमा पनि नवीन सोच र कार्यशैली लिएर अगाडि बढ्नुपर्ने भएको छ । राष्ट्रिय हित , सुरक्षा र प्रतिरक्षाको क्षेत्रमा रक्षा मन्त्रालयको कार्यदाँचा , कार्यशैली र कामहरूलाई योजनाबद्ध रूपमा निरिजामुखी ढंगले सम्पादन गर्नुपर्ने बेला आएको छ । नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ मा उल्लेख भए अनुसार रक्षा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत २२ वटा विभिन्न कामहरू तोकिएका छन् ।

#### ख. रक्षा मन्त्रालयको काम कर्तव्य र अधिकार :

– साविकको काम, कर्तव्य र अधिकारमा कुनै परिवर्तन नभएको ।

#### ग. रक्षा मन्त्रालयमा रहने कर्मचारी संख्या र कार्य विवरण :

– साविकको कर्मचारी संख्या र कार्य विवरणमा कुनै परिवर्तन नभएको ।

#### घ. रक्षा मन्त्रालयबाट प्रदान गरिने सेवा :

- राष्ट्रिय सुरक्षा नीति सम्बन्धी, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन ।
- नेपाली सेनाको गठन, लोकतान्त्रीकरण, पुर्नसंरचना, परिचालन, व्यवस्थापन र नियन्त्रण ।
- सैनिक अधिकृत तथा जवानहरूको अनुशासन र सेवा शर्त ।
- सैनिक तालिम ।
- सेनाको सुविधा ।
- सैनिक हातहतियार र सामग्रीको खरिद र उत्पादन ।
- सैनिक कारवाही र सेनाको गतिविधि आदि ।
- सैनिक निर्माणशाला सम्बन्धी ।

- सैनिक प्रतिष्ठान र सञ्चार तथा यातायात सम्बन्धी ।
- सैनिक भण्डार सम्बन्धी ।
- शिलखाना ।
- सैनिक गुप्तचर विभाग ।
- सैनिक व्यारेक तथा कार्यालयहरुको व्यवस्था ।
- विकास कार्य र दैवीप्रकोप उद्धार कार्यमा सहयोग ।
- राष्ट्रिय सेवा दलको संगठन, तालीम र प्रशासन ।
- सैनिक कल्याण ।
- राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा महत्वपूर्ण राष्ट्रिय सम्पदा, स्मारकहरुको सुरक्षा ।
- नेपाली सैनिक विमान सेवा ।
- राष्ट्रिय सुरक्षा परिषद् ।

#### **घ.१.महाशाखा र शाखाका कार्यविभाजन**

##### **घ.१.१. नीति योजना अनुसन्धान तथा अन्तराष्ट्रिय सम्बन्ध महाशाखा**

###### **घ.१.१.१. नीति योजना, अनुसन्धान तथा सैनिक कल्याण शाखा**

- राष्ट्रिय सुरक्षा नीति (National Defence Policy) तर्जुमा सम्बन्धी कार्य,
- सेनामा विद्यमान तथा दीर्घकालीन सैनिक सामग्री उत्पादन नीति (Defence Production Policy) सम्बन्धी कार्य,
- सैनिक सामग्री आपूर्ति तथा व्यवस्थापन सम्बन्धी नीति तर्जुमा गर्न सम्बन्धीत विभाग तथा महाशाखाहरुसंग समन्वय कायम गर्ने, गुणस्तर नियन्त्रण सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतका योजना/आवधिक योजना सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गतको वार्षिक कार्यक्रम तर्जुमा र स्वीकृत गराउने कार्य,
- क्षतिपूर्ति तथा राहत प्रदान गर्ने सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना तर्जुमा सम्बन्धी कार्य,
- कल्याणकारी कोषको अनुगमन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सोल्जर वोर्ड (भारत) तथा व्रिटिश गोर्खा वेलफेर कोर्डिनेशन कमिटी र पेन्सन क्याम्पहरुको व्यवस्थापनमा सहयोग पुऱ्याउने, स्वदेशी तथा विदेशी पेन्सनियर र भूतपूर्व सैनिक संगठन सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना र मन्त्रालय र अन्तर्गतका योजना/कार्यक्रमहरु प्रस्ताव एवं स्वीकृति, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य,
- सेनाको कार्यसम्पादन संरचना आदिमा सुधारका क्षेत्रहरुको पहिचान गर्न अनुसन्धान गर्ने कार्य,
- सैनिक अस्पतालहरुको व्यवस्थापन सम्बन्धी नीतिगत कार्य,
- सैनिक कर्मचारीहरुको औषधिउपचार र निवृत्तभरण सम्बन्धी नीतिगत कार्य,
- कार्यक्रम कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य,
- रक्षा मन्त्रालय र सेनाको आधुनिकीकरण, क्षमता सुदृढीकरणका लागि अनुसन्धान सम्बन्धी कार्य

### **घ.१.१.२. शान्तिसेना, समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा**

- शान्ति सेनामा संलग्न हुने प्रयोजनको निमित्त नेपाली सेनाको प्रभावकारिता र आधुनिकीकरण सम्बन्धी कार्य,
- Defence Diplomacy in Relation to Foreign Policy** अन्तर्गत मित्राष्ट्र, संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग रहेको सम्बन्धको निरन्तरता तथा सुधार गर्दै लग्नुपर्ने क्षेत्रहरुको पहिचान तथा सिफारिश गर्ने सम्बन्धी कार्य,
- शान्ति सेना परिचालन भएका क्षेत्रको अनुगमन, सञ्चालन हुन नसकी अवरुद्ध रहेका क्षेत्रहरुको अनुगमन तथा अभिलेख सम्बन्धी कार्य,
- शान्ति सेनासंग सम्बन्धीत जनशक्ति, तालीम तैनाथी, तत् सम्बन्धी साधन श्रोतको अनुमान र श्रोतको समयवद्ध योजना तथा अनुगमन व्यवस्था सम्बन्धी कार्य,
- शान्ति सेना सम्बन्धमा नेपाली सेना तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थासंग समन्वय, प्रतिवेदन तथा अनुगमन गर्ने कार्य ,
- वैदेशिक सम्पर्क र समन्वय सम्बन्धी कार्य,
- शान्ति सेनामा जानेहरुको मनोनयन गर्ने कार्य ,
- सेना सम्बन्धी विविध पक्षमा रणनीति तर्जुमा, अनुसन्धान, सुधारका क्षेत्रको पहिचान र अनुसन्धान सम्बन्धी कार्य,
- विभिन्न नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने संगठन, जनशक्ति, तालीम तैनाथी, तत्सम्बन्धी साधन श्रोतको अनुमान र श्रोतको समयवद्ध योजना तथा अनुगमन व्यवस्था सम्बन्धी कार्य,
- रक्षा रणनीति तयार गर्ने कार्य,
- अन्तर्राष्ट्रिय रक्षा सम्बन्ध सुदृढीकरण सम्बन्धी कार्य ।

### **घ.१.१.३. खरिद व्यवस्थापन शाखा**

- सैनिक उपकरण व्यवस्थापन नीति (Military Equipment Management Policy) र वार्षिक सामानहरुको आपूर्ति सम्बन्धी नीति नियम र जगेडाको परिमाण नीति (Stocking Policy) आपूर्ति व्यवस्थापन (हेभी इक्यूपमेन्ट सवारी साधन तथा मेशीनरी औजार सेनाको लागि तत्काल र नियमित आपूर्ति भैरहनु पर्ने वाहेकका नियन्त्रित तथा अनियन्त्रित सामानहरु) सम्बन्धी योजना स्वीकृती र प्राप्ति सम्बन्धी कार्य,
- सेनामा विद्यमान तथा भावी सैनिक सामग्रीहरु उत्पादन नीति (Defence Production Policy) योजनाहरु तथा कार्यक्रमहरु सम्बन्धी कार्य,
- सैनिक सामग्री उत्पादन निर्देशनालयको रेखदेख र उक्त निर्देशनालयका सम्बन्धमा मन्त्रालयबाट सम्पादन हुने समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सैनिक सामग्रीहरुको आपूर्ति, वितरण/भण्डारण तथा वेकमालाई सडाउने, धुल्याउने (Condemnation) सम्बन्धी कार्यहरुको लागि जंगी अड्डालाई मद्दत पुऱ्याउने अन्य कार्यहरु,
- सैनिक सामग्रीहरुको उत्पादन र व्यवस्थापन सम्बन्धी मन्त्रालयबाट गरिने अन्य कार्यहरु,
- सैनिक सामग्री आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य,
- सैनिक सामग्री आपूर्ति र व्यवस्थापन सम्बन्धी प्रक्रियागत कार्यहरुमा निर्देशन सम्बन्धी कार्य,
- संयुक्त राष्ट्रसंघमा शान्तिसेना तैनाथी तथा बन्दोवस्ती सामग्रीको योजना र आपूर्ति सम्बन्धी कार्य,
- कन्ट्रोल आइटम भन्सार छुट, वि.मु. सटही, मूल्य अभिवृद्धि कर छुटको सम्बन्धमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- सूचीकृतको कारवाही एवम् मालसामान फिकाउने र एल.सी. सम्बन्धी कार्य ।

### **घ.१.२. मानव संशाधन, विकास तथा समन्वय महाशाखा**

#### **घ.१.१.२. कर्मचारी प्रशासन शाखा**

- निजामति तथा नेपाली सेना तर्फका जनशक्तिहरुको व्यक्तिगत अभिलेखहरु राख्ने र अद्यावधिक गर्ने कार्य,
- अन्य मन्त्रालयबाट सरुवा भई आएका निजामति कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवा सम्बन्धी कार्य र कारारमा कर्मचारी भर्ना गर्ने,

- नेपाली सेनाको दरवन्दी, भर्नाछ्नौट, पदस्थापन, नियुक्ति, पदपूर्ति, सरुवा बढुवा एवम् खटनपटन सम्बन्धी कार्य,
- नेपाली सेना र अन्तर्गतका निकायहरुको संगठन तथा दरवन्दी संरचना सम्बन्धी कार्य,
- प्रशासकीय सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने/गराउने, नेपाल सरकारबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने/गर्न लगाउने ।

## २.२ शासकीय सुधार तथा मानव संशाधन विकास शाखा

- सैनिक प्रतिष्ठान तथा तालिम संचालन सम्बन्धी कार्य,
- राष्ट्रिय सेवा दलको संगठन, तालिम र प्रशासन सम्बन्धी कार्य,
- स्वदेश तथा विदेशबाट प्राप्त उच्च अध्ययन/तालिम/सेमिनार/गोष्ठी आदि छात्रवृत्तिमा निजामति तथा नेपाली सेनाका कर्मचारीहरुको छानौट/मनोनयन सम्बन्धी कार्य,
- जंगी अड्डाबाट प्राप्त हुने मानव संशाधन, व्यवस्थापन विषयका अति गोप्य जाहेरी रिपोर्ट तथा प्रतिवेदनहरु र सोको आधारमा सम्बन्धीत निकायहरुसँग गरिने कार्य,
- मन्त्रालय भित्र कम्प्युटर नेटवर्किङ्गको व्यवस्था र मन्त्रालय बाहिर आवश्यक लिङ्गको व्यवस्था गर्ने कार्य,
- साईबर सुरक्षा, मन्त्रालयको वेभ पेज निर्माण, अध्यावधिक गर्ने तथा नेटवर्किङ्ग सम्बन्धी कार्य,
- कम्प्युटर नेटवर्किङ्ग कार्यमा सुरक्षा वर्गीकरण (Security Classification) को आधारमा विभिन्न नियुक्तिहरुलाई दिन सकिने Shared Drive को छुट्टाछुट्टै व्यवस्था सम्बन्धी कार्य,
- Information Techonology (IT) विशेषज्ञ र सल्लाहकारको भूमिका निर्वाह सम्बन्धी कार्य,
- कम्प्युटरको जडान (Installation) मरम्मत सम्भार र पासवर्डको व्यवस्थापन सम्बन्धी कार्य,
- कम्प्यूटर दक्षता अभिवृद्धिका लागि प्रशिक्षण सम्बन्धी कार्य,
- समय समयमा मन्त्रालय भित्रका कर्मचारीहरुलाई कम्प्यूटर दक्षता बारे ज्ञान दिलाउने, शासकीय सुधार सम्बन्धी सम्पूर्ण कार्य ।

## २.३. सूचना विश्लेषण, सुरक्षा समन्वय, विपद् तथा संकट व्यवस्थापन शाखा

- विभिन्न निकायबाट प्राप्त सूचना एवं दैनिक जाहेरी विश्लेषण गरी विभिन्न निकायमा संप्रेषण गर्ने कार्य,
- विपद् व्यवस्थापन सम्बन्धी रणनीति एवं कार्यनीति तयार गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने कार्य,
- विभिन्न निकायहरुबाट प्राप्त सुरक्षा सम्बन्धी प्रतिवेदन अध्ययन गरी राय /प्रतिक्रिया दिने कार्य,
- विपद् वा संकट व्यवस्थापनका लागि सेवा प्रदायक वा विज्ञहरु, सरोकारवालाहरुको रोप्तर तयार गर्ने, उद्धार, राहतका लागि क्षेत्रहरुको पहिचान गरि क्षेत्रगत प्रोफाइल तयार गर्ने कार्य,
- दीर्घकालीन रूपमा विपद् तथा संकट व्यवस्थापन समन्वय शाखालाई साधन, स्रोत, उपकरण सबै दृष्टिकोणबाट सबै समय सेवा योग्य रहने गरि विकसित गर्दै लैजाने कार्य,
- सुरक्षा समन्वय शाखालाई स्थिति विश्लेषण केन्द्र (Situation Analysis Centre)का रूपमा विकसित गर्दै लैजाने कार्य,
- सुरक्षा परिषद्बाट प्राप्त जाहेरी विश्लेषण गरी अभिलेख राख्ने सम्बन्धित निकायमा सूचना संप्रेषण गर्ने कार्य,
- सैनिक गुप्तचर विभागबाट गरिने कार्य,
- जंगी अड्डाबाट प्राप्त हुने अति गोप्य जाहेरी रिपोर्ट तथा प्रतिवेदनहरु र सोको आधारमा सम्बन्धीत निकायहरुसँग गरिने सूचना प्रवाह सम्बन्धी कार्य,
- प्रकोप व्यवस्थापनको समन्वय र अनुगमन सम्बन्धी कार्य,
- दीर्घकालमा Emergency Operation Center को स्थापना र विकास गर्ने कार्य,
- अति विशिष्ट व्यक्तिहरुको सैनिक जहाज उपयोग सम्बन्धी व्यवस्थापन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- अतिविशिष्ट व्यक्तिहरुको सैनिक जहाज उपयोग सम्बन्धी व्यवस्थापन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,

- नेपाली सैनिक विमान सेवा (चार्टर सेवा समेत) सम्बन्धी समन्वय र व्यवस्थापन कार्य, नेपाली सेनाले सञ्चालन गरेको उद्योग तथा पर्वतारोहण, वाकीटकी, फ्रिक्वेन्सी र सञ्चार सम्बन्धी कार्य ।

### ३ मानव अधिकार, प्रबन्ध कानूनी परामर्श तथा गुनासो व्यवस्थापन महाशाखा

#### ३.१. ऐन नियम परामर्श तथा फैसला कार्यान्वयन शाखा

- रक्षासंग सम्बन्धीत ऐन कानूनहरूको तर्जुमा सम्बन्धी कार्य,
- रक्षा मन्त्रालयलाई विपक्षी बनाइएका रीट निवेदनमा लिखित जवाफ तयार गर्ने लगायतका मुद्दा मामिला सम्बन्धी कार्य,
- विविध विषयमा कानूनी राय तथा परामर्श सम्बन्धी कार्य,
- आवश्यकता अनुसार नेपाली सेनाको बढुवा तथा म्याद थप विषयमा कानूनी परामर्श प्रदान गर्ने कार्य,
- रक्षासंग सम्बन्धीत राजपत्रमा प्रकाशित हुने सूचनाको मस्यौदा सम्बन्धी कार्य,
- सैनिक अदालत वोलाउने विषयको निर्देशन सम्बन्धी कार्य,
  
- राष्ट्रिय सुरक्षा नीति तर्जुमा सम्बन्धमा कानूनी पक्षबाट हेतु कार्य,
- रक्षासंग सम्बन्धीत द्विपक्षिय, बहुपक्षीय सन्धि सम्झौता सहमति (MOU, Agreement) को मस्यौदा सम्बन्धी कार्य,
- अन्तर्राष्ट्रिय सम्मेलन वा बार्ताहरूमा अन्तर्राष्ट्रिय कानूनको विषयमा सरकारले अवलम्बन गर्नुपर्ने नीति सम्बन्धी कार्य,
- रक्षासंग सम्बन्धीत अन्तर्राष्ट्रिय करार, सम्झौता तथा अन्य लिखितको मस्यौदा र सो मा दिइने परामर्श सम्बन्धी कार्य,
- सैनिक विशेष अदालत र सैनिक अनुसन्धान समितिसंगको समन्वय सम्बन्धी कार्य,
- राष्ट्रिय सुरक्षा परिषदलाई कानूनी परामर्श दिने कार्य,
- रक्षा मन्त्रालयलाई आवश्यक पर्ने कानून, तथा कानूनी लिखित र सन्धिको अनुबादमा सहयोग सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजनाका विषयमा कानूनी परामर्श दिने कार्य,
- नेपाली सेना प्राड विवाकसंग सम्बन्धीत अन्य कार्य ,
- नेपाली सेना सम्बन्धी नीति तर्जुमामा कानूनी परामर्श सम्बन्धी कार्य, सम्मानित अदालतबाट भएका फैसलाहरु कार्यान्वयन गर्न लगाउने र सोको अनुगमन गर्ने कार्य ।

#### ३.२. मानव अधिकार, अनुगमन तथा गुनासो व्यवस्थापन शाखा

- मानव अधिकारका विषय गाँसीएका महासन्धी सम्बन्धी कार्य, मानवीय कानून लगायतका सबै जेनेभा महासन्धीसंग सम्बन्धीत विषयका कार्य,
- सेनाले गरेका मानव अधिकार प्रबर्द्धन एंव संरक्षण सम्बन्धी कामको अनुगमन गर्ने सम्बन्धी कार्य,
- मानव अधिकार आयोगका निर्णय कार्यान्वयन सम्बन्धी कार्य,
- UN लगायतका निकायमा पठाउनुपर्ने आवधिक प्रतिवेदनको तयारी सम्बन्धी कार्य,
- संयुक्त राष्ट्रसंघमा शान्ति सेनामा सहभागी हुने सैनिक व्यक्तिको मानव अधिकार र मानवीय कानुन विषयको मूल्यांकन सम्बन्धी कार्य,
- नेपाली सेनामा मानव अधिकार र मानवीय कानूनको प्रवर्द्धनका लागि तालिम, गोष्ठी, सेमिनार आदि सञ्चालन सम्बन्धी कार्य,
- मानव अधिकार सम्बन्धी अभिलेख राख्ने कार्य,
- नेपाली सेना, मानव अधिकार निर्देशनालय सम्बन्धी अन्य कार्य,

- मानव अधिकारसँग गाँसिएका महासन्धिहरुको अनुमोदन, हस्ताक्षर तथा कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य,
- नेपाली सेनाले गरेका मानव अधिकार प्रबद्धन एंव संरक्षण सम्बन्धी कामको अनुगमन निरिक्षण तथा सुपरिवेक्षण सम्बन्धी कार्य,
- राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग /सचिवालय (UNOHCHR and UNHCR) संग समन्वय, प्रतिवेदन तथा ती संस्थाबाट औल्याईएका मानव अधिकार उल्लङ्घन सम्बन्धी कार्यको अनुगमन सम्बन्धी कार्य,
- मानव अधिकार तथा मानवीय कानूनहरुको अध्ययन, अनुमोदन तथा परिमार्जन सम्बन्धी कार्य,
- नेपाल पक्ष भएका विषयसँग सम्बन्धित मानव अधिकार अभिसन्धीहरुको कार्यान्वयनको अनुगमन तथा संयोजन कार्य, नेपाली सेना सम्बन्धमा परेका मानव अधिकार उल्लङ्घनका उजुरी, शिकायत सम्बन्धी कार्य ।

#### **४. व्यवस्थापन शाखा**

##### **४.१. आन्तरिक व्यवस्थापन शाखा**

- मन्त्रालय अन्तर्गत निजामती तर्फका कर्मचारीहरुको तलवी प्रतिवेदन, पेन्सन, उपदान तथा कर्मचारीहरुको हित, प्रोत्साहन एवम् नेकीवदी, ठाडो, उजुरी सम्बन्धी कार्यहरु,
- सूचना, परिपत्र, दर्ता चलानी, हाजिरी रिकर्ड, जिन्सी नगद, मालसामान उपलब्धि, संचय र वितरण सम्बन्धी कार्य,
- निजामती सेवा पुरस्कारको लागि निजामती कर्मचारीहरुको छनौट/मनोनयन गर्न आफ्नो राय सहित सचिव समक्ष पेश गर्ने कार्य,
- विदेश अतिथिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने कार्य,
- पुस्तकालय, Helpdesk व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय भवनको मर्मत सम्भार, सुरक्षा, सरसफाईको व्यवस्थापन सम्बन्धी कार्य,
- जिन्सी निरीक्षण एवं पुराना सामानहरुको लिलाम गर्ने कार्य
- सभा, सम्मेलन, समारोह, वैठक आदिको व्यवस्थापन सम्बन्धी कार्य,
- सवारी साधन व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालयबाट सम्पादन गर्नुपर्ने अन्य भैपरि आउने कार्य, अन्य महाशाखालाई नतोकिएका कार्यहरु ।

##### **४.२. आर्थिक प्रशासन शाखा**

- नेपाली सेनालाई विनियोजित वजेटको अख्तियारी जंगी अड्डामा पठाउने कार्य,
- रक्षा मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयहरुलाई विनियोजित वजेटको अख्तियारी दिने, अख्तियारी तथा निकासा रोकका तथा फुकुवा सम्बन्धी कार्य,
- रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुका लागि नियमित वजेट माग गर्ने परिचालन गर्ने, समन्वय गर्ने कार्य,
- मन्त्रालयको केन्द्रीय तथा कार्य संचालन स्तरको लेखासम्बन्धी कार्य,
- सार्वजनिक लेखा समिति र बेरुजु फछ्यौट सम्बन्धी कार्य,
- मन्त्रालयको अन्य शाखाहरुसँग समेत समन्वय गरी मन्त्रालयको आर्थिक व्यवस्थापन सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
- मन्त्रालयका अन्य शाखा एवं महाशाखाहरुसँग समेत समन्वय गरी रक्षा मन्त्रालयको वार्षिक वजेट तयार गर्ने साथै अन्तर्गतका निकायहरुको लागि नियमित(साधारण) वजेट तर्जुमा गर्ने कार्य,
- रक्षा मन्त्रालय र अन्तर्गत निकायहरुमा संचालित विभिन्न कोषहरुको परिचालन, वित्तिय व्यवस्थापनका सन्दर्भमा मन्त्रालयको सम्बन्धित शाखासँग समन्वय गरी नियन्त्रण, अनुगमन तथा समन्वय सम्बन्धी कार्य,

- प्रवन्ध शाखासंग समन्वय राखी जग्गाका मुआव्जा, राहत तथा क्षतिपूर्ति सम्बन्धी कामको रकम वितरण तथा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायहरुको आर्थिक प्रशासनको नियन्त्रण, अनुगमन सम्बन्धी कार्य,
- आर्थिक विवरण तयार गर्ने, मास्केवारी प्रतिवेदन निर्माण सम्बन्धी कार्य,

#### ४.३. प्रबन्ध तथा अभिलेख व्यवस्थापन शाखा

- मन्त्रालय तथा नेपाली सेनाको सम्पत्ति (चल, अचल)को विवरण तयार गरि अभिलेखवद्व गर्ने कार्य,
- जग्गा अधिग्रहण, भोगाधिकार तथा जग्गा सम्बन्धी कार्यहरु गर्ने/गराउने र सो को सम्बन्धमा राय/सिफारिस सहित सचिव समक्ष पेश गर्ने कार्य,
- नेपाली सेनाको लागि राशनको व्यवस्था गर्ने गराउने कार्य,
- दानाघाँस र अन्य सम्बन्धीत सैनिक प्रयोगको घोडा खरिद सम्बन्धी कार्यहरु गर्ने /गराउने कार्य
- चाँदमारी क्षेत्रहरुको लगत/रेकर्ड व्यवस्थित राख्ने कार्य,
- सेनाद्वारा चर्चित र प्राप्त गर्ने सम्पूर्ण जग्गाको अभिलेख अद्यावधिक राख्ने कार्य,
- शिलखाना व्यवस्थापन सम्बन्धी कार्य,
- सीमा सम्बन्धी निर्णयहरु (भारत र चीन)को अभिलेखिकरण र ट्रिपक्षीय सीमा वैठकमा सहभागीता सम्बन्धी कार्य,
- नाप नक्सा, हवाई सर्भेक्षण सम्बन्धी कार्य,
- विभिन्न विषयमा निर्मित नीतिहरुको अभिलेख राख्ने कार्य ,
- राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्षको सुरक्षा सम्बन्धी कार्यहरु र सो सम्बन्धी नीतिहरु तर्जुमा गर्ने /गराउने कार्य,
- राष्ट्रिय सुरक्षा खरखजाना एवम् विष्फोटक पदार्थहरुको नीतिगत व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सेनाले संचालन गरेका उद्योग सम्बन्धी कार्य, नेपाली सेनामा पदाधिकारीहरुको सम्पत्ति विवरणको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।

**ड. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी :**

**महाशाखा शाखा प्रमुखहरु :**

१. मानव संशाधन विकास तथा समन्वय महाशाखा- सहसचिव - लावण्य कुमार ढकाल महाशाखा प्रमुख

१.१ कर्मचारी प्रशासन शाखा - उपसचिव गीता गुरुङ - शाखा प्रमुख

१.२ शासकीय सुधार तथा मानव संशाधन विकास शाखा -उपसचिव शैलजा रेग्मी भट्टराई - शाखा प्रमुख

२. नीति, योजना, अनुसन्धान तथा अन्तराष्ट्रिय समन्वय महाशाखा -सहसचिव -लावण्य कुमार ढकाल महाशाखा प्रमुख

२.१ नीति, योजना, अनुसन्धान तथा सैनिक कल्याण शाखा - उपसचिव मनोज कुमार आचार्य शाखा प्रमुख

२.२ शान्ति सेना समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध शाखा - उपसचिव रामदत्त पाण्डेय - शाखा प्रमुख

२.३ सूचनाविक्षेपण, सुरक्षा समन्वय, विपद् तथा संकटव्यवस्थापन शाखा -उपसचिव निर्मला न्यौपाने -शाखा प्रमुख

३. मानवअधिकार प्रवर्द्धन , कानूनी परामर्श तथा गुनासो व्यवस्थापन महाशाखा-सहसचिव यज्ञप्रसाद  
भट्टराई - महाशाखा प्रमुख (कानून)

३.१ ऐन, नियम परामर्श तथा फैसला कार्यान्वयन शाखा-उपसचिव (कानून) दुर्गा देवी गुरुङ - शाखा प्रमुख

३.२ मानव अधिकार अनुगमन तथा गुनासो व्यवस्थापन शाखा- उप-सचिव कविता निरौला-शाखा प्रमुख

३.३ खरिद व्यवस्थापन शाखा - उपसचिव सेवन्तराज दाहाल - शाखा प्रमुख

४. व्यवस्थापन महाशाखा - सहसचिव - सन्त बहादुर सुनार महाशाखा प्रमुख

४.१ आन्तरिक व्यवस्थापन शाखा - उपसचिव प्रदिप सुवेदी - शाखा प्रमुख

४.२ आर्थिक प्रशासन शाखा - उप सचिव भवराज जोशी - शाखा प्रमुख

४.३ प्रबन्ध तथा अभिलेख व्यवस्थापन शाखा - उपसचिव अनिता कोइराला - शाखा प्रमुख

च. सेवा प्रदान गर्ने लाग्ने दस्तूर र अवधि :

- प्रत्यक्ष जनसम्पर्क नहुने र नीतिगत निर्णय गर्ने कार्य मात्र सम्पन्न गर्ने हुँदा सम्बन्धित ऐनहरूमा तोकिएको प्रतिलिपि दस्तूर बाहेक अन्य दस्तूर नलाग्ने र बढीमा एक हसाभित्र सेवा सम्बन्धी कार्यहरू सम्पन्न गरिने ।

छ. निर्णय गर्ने प्रक्रिया र अधिकार:

- मन्त्री, सचिव र सहसचिव तहबाट निर्णय हुने गरेको । त्यसरी गरिने निर्णयहरू शाखागत रूपमा टिप्पणी प्रक्रियाबाट हुने गरेको ।

ज. निर्णयउपर उज्जूरी सुन्ने अधिकारी :

- शाखामा शाखासँग सम्बन्धित कामहरूमा कुनै गुनासो रहेभएमा महाशाखा प्रमुख तथा सचिव तथा मन्त्रीज्यूबाट गुनासो सम्बोधन हुने गरेको । मन्त्रालय स्तरमा भएको निर्णयबाट कसैलाई कुनै मर्का पर्न गएमा कानूनी बाटो अवलम्बन गर्नुपर्ने । व्यक्तिको आवश्यकता र उद्देश्य अनुरूप प्रक्रिया निर्धारण हुन सक्ने ।

झ . सम्पादन गरेको कामको विवरण :

- रक्षा मन्त्रालय सामान्य सेवासँग सम्बन्धित हुँदा यसले छुट्टै विकास सम्बन्धी योजना सञ्चालन गरेको छैन । नियमित प्रशासनिक काम र नेपाली सेनाको अधिकृत वा सोभन्दा माथिको सरुवा , बढुवा, नियुक्ति र म्याद थप , शान्ति सेना, वैदेशिक तालिम, अनुगमन, भ्रमण, सम्बन्धी कार्य गरेको ।

ज. सूचना अधिकारी र प्रमुखको नाम र पद :

<b>गीता गुरुड उपसचिव/सूचना अधिकारी ४२११२८५/९८४९३००९०२</b>	<b>रेश्मराज पाण्डे सचिव ४२११२८९</b>
	

ट. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

सैनिक ऐन, २०६३, जग्गा-प्राप्ति-ऐन-२०३४, सुशासन (व्यवस्थापन तथा संचालन) ऐन , २०६४, सैनिक-अदालत-नियमावली-२०६४, सैनिक - अस्पताल - व्यवस्था - नियमहरू-२०२३, सैनिक-कल्याणकारी -कोष - नियमावली-२०६५, सैनिक-प्रहरी-सम्बन्धी-नियमावली-२०५८, सैनिक-प्राड-सेवा-नियमावली-२०७४ , सैनिक-विविध-सेवा-नियमावली -२०७४, सैनिक-हवाई-सेवा-नियमावली-२०७४ , सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली , २०६५, शान्ति सेना छनौट कार्यविधि, २०७५, शान्ति सेना छनौट कार्यविधि, २०७५, रासायनिक पदार्थको आयात, ओसार-पसार, संचय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि , २०७३, विष्टोटक पदार्थको आयात , ओसार-पसार, संचय र प्रयोगको इजाजत प्रदान गर्ने संबन्धी कार्यविधि , २०७३, वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका , २०७५, सरकारी निकायको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका , २०६८, सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन , २०७५ र नीति तथा कार्यक्रम २०७६-७७ ।

ठ. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण :

— खर्चको फाँटवारी पाना - ६ (छ) प्रतिवेदनसाथ संलग्न रहेको छ ।

ड. तोकिए बमोजिमका अन्य विवरण :

— अन्य विवरण नभएको ।

**३. अधिल्लो आर्थिक वर्षमा रक्षा मन्त्रालयबाट सञ्चालन भएका कार्यत्रम वा आयोजनाको प्रगति विवरण :**

— यस मन्त्रालय अन्तर्गत नेपाली सेनाबाट संचालन भएका आयोजनाहरूको प्रगति देहाय बमोजिम रहेका छन् :

- (क) काठमाण्डौ-तराई/ मधेश द्रुतमार्ग सडक आयोजना (७६.२ कि.मि.) आ.ब. २०७६/२०७७ मा ५ कि.मि. लक्ष्य बमोजिम पैष १५ सम्म करिव १ लाख ५७ हजार क्यु.मि. कटिङ्ग कार्य भएको। ५ कि.मि. खण्ड अन्तर्गत ३.७५ कि.मि. कटिङ्ग कार्य भई ७५ % कार्य सम्पन्न भएको। रुख कटान, सुरुङ्ग मार्गको Inlet तथा Exit Portal मा आवश्यक संख्यामा रुख छपानको कार्य सुचारू भएको। हालसम्म १.५२३ गोटा रुखको छपान कार्यसम्पन्न भएकोमा ७६० गोटा कटान गरिने भएको। पुल निर्माण कार्य, आवश्यक Drawing Design र Specification बनाउने कार्य भइरहेको।
- (ख) जाजरकोट -डोल्पा (दुनै) सडक (११७.७७ कि.मि.). निर्माण सम्पन्न भएको।
- (ग) कालीगण्डकी करिडोर सडक (८० कि.मि.). आ.ब. २०७६/२०७७ मा ३० कि.मि. लक्ष्य बमोजिम पैष महिना सम्म १० कि.मि. सम्पन्न गरि कुल ४८ कि.मि सम्पन्न। (हालसम्म ३७ कि.मि सडक बिभागलाई हस्तान्तरण गरिएको)
- (घ) कर्णाली करिडोर (खुलालु-लैफु-सिमिकोट खण्ड) सडक (१२३ कि.मि.). आ.ब. २०७६/२०७७ मा १६ कि.मि. लक्ष्य बमोजिम पैष १५ सम्म ५.४ कि.मि. सम्पन्न गरी कुल १११.४ कि.मि सम्पन्न।
- (ङ) गोरखा-आरुघाट-लार्के भञ्ज्याजङ्ग सडक (११८ कि.मि.). आ.ब. २०७६/२०७७ मा १.७ कि.मि. लक्ष्य बमोजिम पैष १५ सम्म १.२ कि.मि गरी कुल २७.२ कि.मि सम्पन्न।
- (च) किमाथांका (छ्यामसुर देखि घोडगाधपा) सडक (१४ कि.मि.). पूनः सर्भे गरि डि.पि.आर. तयार गर्ने कार्य भइरहेको।

**४. रक्षा मन्त्रालयको वेभसाइट :**

— <http://www.mod.gov.np> ।

**५. रक्षा मन्त्रालयले प्राप्त गरेको वैदेशिक सहायता, वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र समझौता सम्बन्धी विवरण :**

— यस अवधीमा नगरिएको।

**६. रक्षा मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम र सेक्षो प्रगति प्रतिवेदन:**

— नभएको।

**७. रक्षा मन्त्रालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्ने तोकिएको समयावधि :**

— कानूनमा उल्लेख भए बमोजिम।

**८. रक्षा मन्त्रालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण :**

— एउटा निवेदनहरू परेका।

१. नारायणप्रसाद अर्थाले रक्षा मन्त्रालयको तर्फ बाट प्रधानमन्त्री कार्यालयमा सम्भौता गरेको कार्यसम्पादन सम्भौताको विवरणको प्रतिलिपि पाऊ भनी मिति २०७६/०८/१३ गते सूचना माग गरी दिनु भएको निवेदन कारबाही हुँदा यस मन्त्रलायको च.नं. ९२, मिति २०७६/०८/१८ को पत्र मार्फत कार्यसम्पादन सम्भौताको विवरणको प्रतिलिपि पाना-१ (एक) प्रदान गरिएको ।

न. रक्षा मन्त्रालयका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण :  
– हालसम्म सूचना प्रकाशित हुने नगरेको ।

मिति:- २०७६/१०/०२

मा. ले. वि. मारमा. वि. २८०



रक्षा मंत्रालय, राज्यपालवार  
कार्यालय काशी, डिसेंबर २०१५/१६

दिनांक  
साप्ताहिक महिना

२०१६/१७ साल कार्यालय महिना

आर्थिक वर्ष : २०१५/१६

बजेट उपशीर्षक नं. : ३४१०००१२३

बजेट उपशीर्षकको नाम: रक्षा मन्त्रालय

खर्च/वित्तीय संकेत नं	खर्च/वित्तीय संकेतको नाम	अन्तिम बजेट	कार्यालय महिना सम्बन्धी निकाश	गत महिना सम्बन्धी खर्च	कार्यालय पहिनाको खर्च	कार्यालय महिना सम्बन्धी खर्च	पेशकी पेशकी	पेशकी वारेक संघर्ष संक्रम	वर्तीकी बजेट
२११११	पारिश्रमिक कार्यालयी	३४,६००,०००.००	८,९६,९०६.०९		८,९६,९०६.३०	८,९६,९०६.०९			२५,६३,०७२.२१
२१११२	पारिश्रमिक पदाधिकारी	३,४००,०००.००	१,५६,८५०.००		३२०,८५०.००	१,५६,८५०.००			२,८४,१५०.००
२१११३	पोशाक	८००,०००.००							८००,०००.००
२१११४	महीने भत्ता	१,००,०००.००	३३२,४००.००		१०,०००.००	३३२,४००.००			१,४६,६००.००
२१११५	कर्मचारीको बैठक भत्ता	४००,०००.००	२२९,१००.००			२२९,१००.००			१४०,५००.००
२१११६	अन्य भत्ता	२५०,०००.००	५८,२५०.००		५,००.००	५८,२५०.००			१४४,८५०.००
२१११७	पदाधिकारी अन्व सुविधा	१८०,०००.००	१,०००.००			१,०००.००			१४०,१००.००
२१११८	योगदानमा आधारित स्थान कोष खर्च	४००,०००.००	६,०००.००		१७,६००.००	६,०००.००			३३४,०००.००
२१११९	पानी तथा बिजुली	२,१००,०००.००	१६१,०४७.०९		१५,१२७.०३	१६४,०४८.०९			१,१३४,१५२.१३
२११२१	संचार यात्रालूल	५००,०००.००	२६,७०६.६०		५,७०४.००	२६,७०६.६०			४४३,२२२.८०
२११२२	इनान (पदाधिकारी)	३००,०००.००	१३४,५००.००		३२,७४२.००	१३४,५००.००			२६८,५२०.००
२११२३	ट्रैवल (कार्यालय प्रोग्राम)	१,५००,०००.००	१,०८०,५८०.६२		२२,८६५.१७	१,०८०,५८०.६२			६२१,४२१.३८
२११२४	समाजी साधान मार्गी खर्च	२,०००,०००.००	१४८,२३९.००		१०८,६३६.००	१४८,२३९.००			१,४१४,७६८.००
२११२५	विमा तथा नवीकरण खर्च	५००,०००.००	५,०५६.००			५,०५६.००			४१११,१०४.००
२११२६	मैशी-तथा औजार मार्गी भाग्यान साधान-स्थान	५००,०००.००	१५,३२४.८०		५५,३२४.८०	५५,३२४.८०			३४४,६१९.२०
२११२७	अन्व साधान-हाउको संचालन तथा साधारण खर्च	२००,०००.००	४५,३०४.५०		४९,३०२.५०	४९,३०२.५०			१५०,६१८.६०
२११२८	सप्ताहन-तथा कार्यालय समाप्ती	१,५००,०००.००	८५०,६५४.२१		१६३,८३३.२१	८५०,६५४.२१			६४३,३४२.८१
२११२९	पुस्तक तथा सामग्री खर्च	२००,०००.००	२१,५५०.००			२१,५५०.००			१८८,५३८.००
२११३०	इनान - अन्व प्रयोजन	१००,०००.००							१००,०००.००
२११३१	प्रयोजिका, स्थाई तथा स्थान-प्रकाशन खर्च	१,०००,०००.००	२२३,५१०.००		४५,०६०.००	२२३,५१०.००			१५७,५१०.००
२११३२	सूचना प्राणात्मी तथा सफ्टवेर संवालन खर्च	३००,०००.००							३००,०००.००
२११३३	अन्य सेवा शुल्क	५,५००,०००.००	२,५४४,८६५.००		४९९,२३०.००	२,५४४,८६५.००			२,१५८,८३५.००
२११३४	कर्मचारी तालिका खर्च	८००,०००.००							८००,०००.००
२११३५	कार्यक्रम खर्च	५,२००,०००.००	८५६,८०५.००		२७०,०००.००	८५६,८०५.००			४,२४३,३९५.००
२११३६	अनुगम, मूल्यांकना लाई	५,२००,०००.००	८७०,८२०.००		१०१,०६३.००	८७०,८२०.००			४,४२२,८०३.००
२११३७	ध्वनि खर्च	३,५००,०००.००	८८३,३२३.००		४६०,२३८.००	८८३,३२३.००			२,६८६,६४०.००
२११३८	विविध खर्च	१,३००,०००.००	६३६,९०८.००		१३८,८१८.००	६३६,९०८.००			१६४,८१३.००
	कुल जम्मा	७५,५००,०००.००	२०,४१६,४२०.६३		५,१११,८३५.११	२०,४१६,४२०.६३			१५४,८८८,६१९.४९

अन्तिम बजेटको तुलना ( %प्रतिशतमा )

तथा मर्माको दस्तावेज

नाम:

दर्जी:

मिति:


प्रमाणित गोपनीय दस्तावेज़ :

नाम:

दर्जी:

मिति:

महाराजा बाबू राज जोशी  
उप-सचिव (लखा)



म. ले. प. फारम नं. २१०

**रक्षा मन्त्रालय**  
**प्रभागीकृत संस्थाएँ**  
**लक्ष्मी पाटी बोर्ड**  
**हेलिकॉप्टर**  
**२०७६/७७ साल मसिर महिना**

बजेट उपशीर्षक नं. ३४५०००१२३  
 बजेट उपशीर्षकको नाम: रक्षा मन्त्रालय

आर्थिक वर्ष : २०७६/७७

खर्च/विवरण	खर्च/विवरण महुतको नाम	अन्तिम बजेट	मसिर महिना सम्पर्को गिकासा	गत महिना सम्पर्को रुपै	मसिर महिनाको रुपै	मसिर महिना सम्पर्को रुपै	प्रक्रि	प्रेषिय बाहेक रुपै रुपै	वीकी बजेट
२११११	पारिश्रमिक कर्मचारी	३४,६००,०००.००	१०,९३,२२९.९९	१,९२८,३२२.२०	१०,९३,२२९.९९			२३,६८६,७५०.०८	
२१११२	पारिश्रमिक पदाधिकारी	३,५००,०००.००	१,५६,४२०.००		३२२,५००.००	१,५६,४२०.००		१,५२,५००.००	
२१११३	पोशाक	८००,०००.००						८००,०००.००	
२१११४	महीनी भत्ता	८,०००,०००.००	४८६,४००.००		८६,०००.००	४८०,४००.००		४,३२,५००.००	
२१११५	कर्मचारीको ढेठक भत्ता	४००,०००.००		२२९,५००.००				१८०,५००.००	
२१११६	झ-य भत्ता	२००,०००.००		६७,१५०.००		१,०००.००		१३२,८५०.००	
२१११७	पदाधिकारी भन्द सुविधा	१००,०००.००		१२,०००.००		३,०००.००		८८,०००.००	
२१११८	लोकटान्त्रिक अध्यारिता बीमा कोष भर्त	४००,०००.००	८३,२००.००		१७,२००.००	८३,२००.००		३८,८००.००	
२१११९	पानी तथा बिजुली	२,५००,०००.००	८८८,४४७.२४		११३,८००.८८	८८८,४४७.२४		१,८२,८४२.७५	
२११२०	सेवाक महसूल	५००,०००.००	२१,२०३.६०		२,४९६.००	२१,२०३.६०		४७०,७५६.८०	
२११२१	इन्वर (एकाधिकारी)	३००,०००.००	१८६,३२२.००		३२,६५२.००	१८६,३२२.००		२३१,६८८.००	
२११२२	इन्वर (कर्मचारी प्रयोजन)	१,०००,०००.००	१,०००,५८०.६२			१,०००,५८०.६२		६११,४१९.३८	
२११२३	साराई साधान मर्मत रुपै	२,०००,०००.००	५८८,२३९.००			५४८,२३९.००		१,४४१,७६६.००	
२११२४	विषा तथा नीचैक-२० स्तर	५००,०००.००	५,०९६.००			५,०९६.००		८९४,१०४.००	
२११२५	प्रौद्योगिकी तथा भास्त्रात्मक साधार तथा सामान भर्त	५००,०००.००	५५,३२८.८०		०.००	५५,३२८.८०		३४४,६४९.२०	
२११२६	सारग समाजिक-२० सामान तथा सामान भर्त	२००,०००.००	४९,३०६.८०			४९,३०६.८०		१५०,६९८.६०	
२११२७	मर्मत-२० सारग कर्मचारी सामारी	१,५००,०००.००	८५२,६४६.२५		२,०००.००	८५२,६४६.२५		६४९,३५२.८५	
२११२८	पूर्वक तथा सामारी रुपै	२००,०००.००	२१,५६२.००			२१,५६२.००		१७८,४३८.००	
२११२९	इन्वर - आग प्रयोजन	१००,०००.००						१००,०००.००	
२११३०	फ्रांसिका, छापाई तथा सूचना प्रकाशन रुपै	१,०००,०००.००	१५५,४१०.००		३२,०००.००	१५५,४१०.००		१४४४,५९०.००	
२११३१	सूचना प्रणाली तथा सञ्चारेय संराजन रुपै	३००,०००.००						३००,०००.००	
२११३२	अन्य सेवा शुल्क	१,४००,०००.००	२,१५०,३९५.००		५९९,२३०.००	२,१५०,३९५.००		२,४५६,६०१.००	
२११३३	कर्मचारी तालिम रुपै	८००,०००.००						८००,०००.००	
२११३४	कर्मचारी रुपै	५,१००,०००.००	१,०८०,१०५.००		२३३,४००.००	१,०८०,१०५.००		५,०४६,८५५.००	
२११३५	अनुग्रह, मूल्यांकन रुपै	५,२००,०००.००	१,६३०,०३९.००		८४२,१४२.००	१,६३०,०३९.००		३,५६९,९६६.००	
२११३६	धमान रुपै	३,५००,०००.००	८३६,८८३.००		२३,३५०.००	८३६,८८३.००		२,६६३,३३९.००	
२११३७	विविध रुपै	१,६००,०००.००	८८८,११३.००		१९२,३८८.००	८८८,११३.००		८१,४०४.००	
	कुल जमा	३४,६००,०००.००	२४,७०९,१२८.९४		४,२९८,१०८.३८	२४,७०९,१२८.९४		१५,८९०,०७६.०९	

अन्तिम बजेटको तुलना ( %प्रतिशतमा )

तथार गर्नेको दस्तखत

नाम

दर्जी

मिति


प्रधानमन्त्री गर्नेको दस्तखत

नाम

दर्जी

मिति

मह राज जोशी  
उप-सचिव (लेखा)



म. ले. प. कारम नं. २१०

२०७६/०६ साल पौष महिना

बजेट उपर्युक्तको नं. ३४५,००००१३  
बजेट उपर्युक्तको नाम: रक्षा मन्त्रालय

आर्थिक वर्ष: २०७६/७७

खर्च/वित्तीय संकेत नं	सुर्च/वित्तीय संकेतको नाम	अन्तिम बजेट	पौष महिना सम्पर्को निवास	गत महिना सम्पर्को लम्ब	पौष महिना सम्पर्को सुर्च	पौष महिना सम्पर्को सुर्च	पैदली बाटोको सुर्च संख्या	संकेत बजेट
२११११	पारिश्रमिक कर्मचारी	३४,५००,०००.००	१०,९३,२२९.६९		१,८०,६२०.५०	१२,१९३,८५०.५९		२,८०६,४४९.५९
२१११२	पारिश्रमिक पदाधिकारी	३,५००,०००.००	१,८६६,४२०.००		३८२,५००.००	२,८३,९९०.००		१,२४६,०१०.००
२१११३	पोशाक	८००,०००.००						८००,०००.००
२१११४	भट्टी भत्ता	१,०००,०००.००	४८६,४००.००		८३,८६२.००	५०८,२६२.००		१,२९८,४३८.००
२१११५	कर्मचारीको बैठक भत्ता	४००,०००.००	२२१,५००.००			२२१,५००.००		१७०,५००.००
२१११६	अन्य भत्ता	२००,०००.००	६५,८५०.००		९,०००.००	७६,८५०.००		१२३,८५०.००
२१११७	पदाधिकारी अन्य सुविधा	१००,०००.००	२२,०००.००		३,०००.००	१५,०००.००		८५,०००.००
२१११८	योगदानमा आधारित बीमा कोष खर्च	४००,०००.००	८३,२००.००		१६,८००.००	१००,०००.००		३००,०००.००
२१११९	पारी तथा बिजुली	२,५००,०००.००	६७८,८४९.२५		१९२,२८३.५२	८४९,८३०.५७		१,२८८,८८९.२३
२११२०	संचार महसूल	५००,०००.००	२९,२०३.६०		१,२९६.००	३८,४९९.६०		४६६,४००.५०
२११२१	इन्वन (पदाधिकारी)	३००,०००.००	१६४,३२२.००		३३,३५०.००	११४,८५२.००		१०२,३२८.००
२११२२	इन्वन (कार्यालय प्रयोजन)	१,०००,०००.००	१,०८०,५८०.६२		४८५,८००.३४	१,१६६,८००.९६		१३३,८८९.०४
२११२३	समाजी साधान मार्गत सुर्च	२,०००,०००.००	५६८,८३९.००		४८५,४४२.५२	१,०२३,८८९.५२		११६,३८८.८८
२११२४	विवा तथा नवीकरण खर्च	५००,०००.००	५,०९६.००			५,०९६.००		४७८,४०४.००
२११२५	मैत्रिनी तथा औजार मार्गत साधार तथा सञ्चालन सुर्च	४००,०००.००	५५,३२४.८०		५२,२३९.९०	१०९,५८४.९०		२११,४३८.३०
२११२६	अन्य सम्पर्कितको संचालन तथा साधार सञ्चालन सुर्च	२००,०००.००	४४,३०४.५०		३,८००.००	५३,८०४.५०		११६,८९८.६०
२११२७	घरमालन्द तथा कार्यालय सामाजी	६,५००,०००.००	८५२,६४८.२५		२६०,०२६.००	१,१११,८०३.३२		३८०,३२८.६८
२११२८	पुस्तक तथा सामाजी खर्च	२००,०००.००	२८,५६२.००		१०,०००.००	२८,५६२.००		१०१,४३८.००
२११२९	इन्वन - अन्य प्रयोजन	१००,०००.००						१००,०००.००
२११३०	प्रवर्गिका, छपाई तथा सुधना प्रकाशन सुर्च	१,०००,०००.००	२९५,४१०.००		१७५,०२२.९०	३३०,४२२.९०		६६१,५११.३०
२११३१	सुधना प्रकाशी तथा सफ्टवेर संचालन सुर्च	३००,०००.००						३००,०००.००
२११३२	अन्य सेवा शुल्क	५,५००,०००.००	२,९५०,३९५.००		५१८,४१०.००	३,४९९,१०५.००		१,१५०,८१५.००
२११३३	कर्मचारी तालिम खर्च	८००,०००.००						८००,०००.००
२११३४	कार्बनम सुर्च	५,८००,०००.००	१,०८०,१०५.००		६०,२००.००	१,१४०,३०५.००		३,१५९,६१५.००
२११३५	अनुगमन, मूल्यांकन सुर्च	५,२००,०००.००	१,६३०,०३९.००		-४५४,४१७.००	१८८,८२३.००		५,३२६,३७८.००
२११३६	ध्वनि खर्च	३,५००,०००.००	८३६,८६३.००			८३६,८६३.००		२,८६३,३३८.००
२११३७	विविध सुर्च	१,९००,०००.००	८८८,२९३.००		२२०,२११.९०	१,१०१,४८८.९०		५१८,४४२.५०
कुल अम्बा		७५,५००,०००.००	२४,७०९,१८८.९८		३,४९८,११३.०८	२८,११४,११३.०८		५६,९३५,२८८.०४

अन्तिम बजेटको तुलना (%) प्रतिशतमा )

तथार गर्नेको दस्तखत:

नाम:

दर्जी:

मिति:

प्रयापित गर्नेको दस्तखत  
नाम  
दर्जी  
मिति

मह राज जोरी  
उप-सचिव लेखा



म. ले. प. फारम नं: २१०

### खर्चको फाटवारी

२०७६/७७ साल कार्तिक महिना

बजेट उपशीर्षक नं: ३४५०००२१४

बजेट उपशीर्षकको नाम: रक्षा मन्त्रालय

आर्थिक वर्ष: २०७६/७७

खर्च/वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	कार्तिक महिना सम्मको निकाशा	गत महिना सम्मको खर्च	कार्तिक महिनाको खर्च	कार्तिक महिना सम्मको खर्च	पेशकी	बाहेक सर्व रकम	बाँकी बजेट
३११२१	सतारी साधन	२,१००,०००,००							२,१००,०००,००
३११२२	मेशिनरी तथा औजार	४,९००,०००,००	६१८,११०,००		६३,८४९,००	६१८,११०,००			४,२८१,८९०,००
३१५११	धैर्यी आउने पूँजीगत	६०,०००,०००,००							६०,०००,०००,००
कुल जमा		६४,०००,०००,००	६१८,११०,००		६३,८४९,००	६१८,११०,००			६३,३८,८९०,००

अन्तिम बजेटको तुलना (%प्रतिशतमा)

तयार गर्नेको दस्तखत

नाम:

दर्जा:

मिति:


प्रमाणित गर्नेको दस्तखत

नाम:

दर्जा:

मिति:

**मह राज जोधा**  
**उप-सचिव (लेखा)**



म. ले. प. फारम नं: २१०

२०७६/७७ साल मंसिर महिना

बजेट उपशीर्षक नं: ३४५०००११४

बजेट उपशीर्षकको नाम: रक्षा मन्त्रालय

आर्थिक वर्ष: २०७६/७७

खर्च/वित्तीय सदूत नं	खर्च/वित्तीय सदूतको नाम	अन्तिम बजेट	मंसिर महिना सम्मानो निकासा	गत महिना सम्मानो खर्च	गतिशीर्ष महिनाको खर्च	मंसिर महिना सम्मानो खर्च	पेशकी	पेशकी नाहेक खर्च रकम	बाँकी बजेट
३११२२	सावारी साधन	२,१००,०००.००							२,१००,०००.००
३११२२	मोशिनसी तथा औजार	१,९००,०००.००	६१८,११०.००			६१८,११०.००			१,२८१,८९०.००
३१५११	भैषजी आउने पूँजीगति	६०,०००,०००.००							६०,०००,०००.००
कुल जमा		६४,०००,०००.००	६१८,११०.००			६१८,११०.००			६३,३८१,८९०.००

अन्तिम बजेटको तुलना ( %प्रतिशतमा )

तयार गर्नेको दस्तखत

नाम:

दर्जा:

मिति:

प्रमाणित गर्नेको दस्तखत

नाम:

दर्जा:

मिति:

बब राज जोशी  
उप-सचिव (लेखा)



नेपाल सरकार  
मन्त्रालय

रक्षा मन्त्रालय  
रेपोर्ट

रक्षा मन्त्रालय  
प्रियदर्शकार  
कार्यालय कोड नं. ३५०१३५०२

म. ले. प. फारम नं: २१०

### खर्चको फाटवारी

२०७६/७७ साल पौष महिना

बजेट उपशीर्षक नं: ३४५०००११४

बजेट उपशीर्षकको नाम: रक्षा मन्त्रालय

आर्थिक वर्ष: २०७६/७७

खर्च/वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	पौष महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	पौष महिनाको खर्च	पौष महिना सम्मको खर्च	पेशकी	पेशकी बाहेक खर्च रकम	बाँकी बजेट
३११२१	सवारी साधन	२,१००,०००.००	१,७६०,५००.००		१,७६०,५००.००	१,७६०,५००.००			३३९,५००.००
३११२२	मेशिनरी तथा औजार	१,१००,०००.००	६१८,११०.००			६१८,११०.००			१,२८१,८९०.००
३१५११	भैपरी आउने पूँजीगत	६०,०००,०००.००							६०,०००,०००.००
कुल जम्मा		६४,०००,०००.००	२,३७८,६१०.००		१,७६०,५००.००	२,३७८,६१०.००			६२,६२१,३९०.००

अन्तिम बजेटको तुलना ( %प्रतिशतमा )

तयार गर्नेको दस्तखत

नाम:

दर्जा:

मिति:

प्रमाणित गर्नेको दस्तखत

नाम:

दर्जा:

मिति:

मह राज जोशी  
उप-सचिव (लेखा)